

اعْلَمُوا أَنَّمَا الْحَيَاةُ الدُّنْيَا لَعِبٌ وَ لَهْوٌ وَ زِينَةٌ وَ
تَفَاخُرٌ بَيْنَكُمْ وَ تَكَاثُرٌ فِي الْأَمْوَالِ وَ الْأَوْلَادِ كَمَثَلِ
غَيْثٍ أَعْجَبَ الْكُفَّارَ نَبَاتُهُ ثُمَّ يَهِيجُ فَتَرَاهُ مُمْصِرًا
ثُمَّ يَكُونُ حُطَامًا وَ فِي الْآخِرَةِ عَذَابٌ شَدِيدٌ وَ
مَغْفِرَةٌ مِنَ اللَّهِ وَ رِضْوَانٌ وَ مَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعٌ
الْغُرُورِ (20) سَابِقُوا إِلَىٰ مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَ جَنَّةٍ
عَرْضُهَا كَعَرْضِ السَّمَاءِ وَ الْأَرْضِ أُعِدَّتْ لِلَّذِينَ
آمَنُوا بِاللَّهِ وَ رُسُلِهِ ذَٰلِكَ فَضْلُ اللَّهِ يُؤْتِيهِ مَن يَشَاءُ وَ
اللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ (21) مَا أَصَابَ مِنْ مُّصِيبَةٍ
فِي الْأَرْضِ وَ لَا فِي أَنْفُسِكُمْ إِلَّا فِي كِتَابٍ مِّن قَبْلِ
أَن نَّبْرَأَهَا إِنَّ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ (22) لِكَيْلَا
تَأْسَوْا عَلَىٰ مَا فَاتَكُمْ وَ لَا تَفْرَحُوا بِمَا آتَاكُمْ وَ اللَّهُ

لَا يُحِبُّ كُلَّ مُخْتَالٍ فَخُورٍ (23) الَّذِينَ يَبْخُلُونَ وَ

يَأْمُرُونَ النَّاسَ بِالْبُخْلِ وَ مَنْ يَتَوَلَّ فَإِنَّ اللَّهَ هُوَ الْغَنِيُّ

الْحَمِيدُ (24) لَقَدْ أَرْسَلْنَا رُسُلَنَا بِالْبَيِّنَاتِ وَ أَنْزَلْنَا

مَعَهُمُ الْكِتَابَ وَ الْمِيزَانَ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ وَ

أَنْزَلْنَا الْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ وَ مَنَافِعٌ لِلنَّاسِ وَ

لِيَعْلَمَ اللَّهُ مَنْ يَنْصُرُهُ وَ رُسُلَهُ بِالْغَيْبِ إِنَّ اللَّهَ قَوِيٌّ

عَزِيزٌ (25)

Know ye (all), that the life of this world is but play and amusement, pomp and mutual boasting and multiplying, (in rivalry) among yourselves, riches and children. Here is a similitude: How rain and the growth which it brings forth, delight (the hearts of) the tillers; soon it withers; thou wilt see it grow yellow; then it becomes dry and crumbles away. But in the hereafter is a chastisement severe (for the devotees of wrong). And forgiveness from Allah and (His) good pleasure (for the devotees of Allah). And what is the life of this world, but goods and chattels of deception? Be ye foremost (in seeking) forgiveness from your Lord, and a garden (of bliss), the width whereof is as the width of heaven and earth, prepared for those

~~~~~  
who believe in Allah and His messengers: that is the grace of Allah, which He bestows on whom he pleases: and Allah is the Lord of grace abounding. No misfortune can happen on earth or in your souls but is recorded in a book before We bring it into existence: That is truly easy for Allah: in order that ye may not despair over matters that pass you by, nor exult over favours bestowed upon you. For Allah loveth not any vainglorious boaster,-such persons as are covetous and commend covetousness to men. And if any turn back (from Allah's Way), verily Allah is free of all needs, worthy of all praise. We sent aforetime our messengers with clear signs and sent down with them the book and the balance (of right and wrong), that men may stand forth in justice; and We sent down iron, in which is (material for) mighty war, as well as many benefits for mankind, that Allah may test who it is that will help, unseen, Him and His messengers: for Allah is full of strength, exalted in might (and able to enforce his will).

خوب جان لو کہ یہ دنیا کی زندگی اس کے سوا کچھ نہیں کہ ایک کھیل اور دل لگی اور  
ظاہری ٹیپ ٹاپ اور تمہارا آپس میں ایک دوسرے پر فخر جتنا اور مال و اولاد میں  
ایک دوسرے سے بڑھ جانے کی کوشش کرنا ہے۔ اس کی مثال ایسی ہے جیسے  
ایک بارش ہو گئی تو اس سے پیدا ہونے والی نباتات کو دیکھ کر کاشت کار خوش ہو  
گئے پھر وہی کھیتی پک جاتی ہے اور تم دیکھتے ہو کہ وہ زرد ہو گئی۔ پھر وہ بھس بن کر  
رہ جاتی ہے۔ اس کے برعکس آخرت وہ جگہ ہے جہاں سخت عذاب ہے اور اللہ کی

مغفرت اور اس کی خوشنودی ہے۔ دنیا کی زندگی ایک دھوکے کی ٹٹی کے سوا کچھ نہیں۔ دوڑو اور ایک دوسرے سے آگے بڑھنے کی کوشش کرو اپنے رب کی مغفرت اور اُس کی جنت کی طرف جس کی وسعت آسمان وزمین جیسی ہے، جو مہیا کی گئی ہے اُن لوگوں کے لیے جو اللہ اور اُس کے رسولوں پر ایمان لائے ہوں۔ یہ اللہ کا فضل ہے، جسے چاہتا ہے عطا فرماتا ہے، اور اللہ بڑے فضل والا ہے۔ کوئی مصیبت ایسی نہیں ہے جو زمین میں یا تمہارے اپنے نفس پر نازل ہوتی ہو اور ہم نے اس کو پیدا کرنے سے پہلے ایک کتاب (یعنی نوشتہ تقدیر) میں لکھ نہ رکھا ہو۔ ایسا کرنا اللہ کے لیے بہت آسان کام ہے۔ (یہ سب کچھ اس لئے ہے) تاکہ جو کچھ بھی نقصان تمہیں ہو اس پر تم دل شکستہ نہ ہو اور جو کچھ اللہ تمہیں عطا فرمائے اس پر پھول نہ جاؤ۔ اللہ ایسے لوگوں کو پسند نہیں کرتا جو اپنے آپ کو بڑی چیز سمجھتے ہیں، اور فخر جتاتے ہیں، جو خود بخجل کرتے ہیں اور دوسروں کو بخجل پر اکساتے ہیں۔ اب اگر کوئی روگردانی کرتا ہے تو اللہ بے نیاز اور ستودہ صفات ہے۔ ہم نے اپنے رسولوں کو صاف صاف نشانیوں اور ہدایات کے ساتھ بھیجا، اور اُن کے ساتھ کتاب اور میزان نازل کی تاکہ لوگ انصاف پر قائم ہوں، اور لوہا تارا جس

میں بڑا زور ہے اور لوگوں کے لیے منافع ہیں۔ یہ اس لیے کیا گیا ہے کہ اللہ کو

معلوم ہو جائے کہ کون اُس کو دیکھے بغیر اس کی اور اُس کے رسولوں کی مدد کرتا

ہے۔ یقیناً اللہ بڑی قوت والا اور زبردست ہے۔

खूब जान लो कि यह दुनिया की ज़िन्दगी इसके सिवा कुछ नहीं कि एक खेल और दिल्लगी और ज़ाहिरी टीप-टाप और तुम्हारा आपस में एक-दूसरे पर फ़ख जताना और माल व औलाद में एक-दूसरे से बढ़ जाने की कोशिश करना है | इसकी मिसाल ऐसी है जैसे एक बारिश हो गई तो उससे पैदा होनेवाली नबातात को देखकर काश्तकार खुश हो गया | फिर वही खेती पक जाती है और तुम देखते हो कि वह ज़र्द हो गई | फिर वह भुस बनकर रह जाती है | इसके बरअक्स आखिरत वह जगह है जहाँ सख्त अज़ाब है और अल्लाह की मगफ़िरत और उसकी खुशनूदी है | दुनिया की ज़िन्दगी एक धोके की टट्टी के सिवा कुछ नहीं | दौड़ो और एक-दूसरे से आगे बढ़ने की कोशिश करो | अपने रब की मगफ़िरत और उस जन्नत की तरफ़ जिसकी वुसअत आसमान व ज़मीन जैसी है, जो मुहैया की गई है उन लोगों के लिए जो अल्लाह और उसके रसूल पर ईमान लाए हों | यह अल्लाह का फजल है, जिसे चाहता है अता फ़रमाता है, और अल्लाह बड़े फजल वाला है | कोई मुसीबत ऐसी नहीं है जो ज़मीन में या तुम्हारे अपने नफ़स पर नाज़िल होती हो और हमने उसको पैदा करने से पहले एक किताब (यानी नविशतए-तक़दीर) में लिख न रखा हो | ऐसा करना अल्लाह के लिए बहुत आसान काम है | (यह सब कुछ इसलिए है) ताकि जो कुछ भी नुक़सान तुम्हें हो उसपर तुम दिल शिकस्ता न हो और जो कुछ अल्लाह तुम्हें अता फ़रमाए उसपर फूल न जाओ | अल्लाह ऐसे लोगों को पसन्द नहीं करता जो अपने आपको बड़ी चीज़ समझते हैं और फ़ख्र जताते हैं, जो खुद बुखल करते हैं और दूसरों को बुखल करने पर उकसाते हैं | अब अगर कोई रूगरदानी करता है तो अल्लाह बेनियाज़

~~~~~  
और सितूदा सिफ़ात है । हमने अपने रसूलों को साफ़-साफ़ निशानियाँ
और हिदायात के साथ भेजा, और उनके साथ किताब और मीज़ान
नाज़िल की ताकि लोग इनसाफ़ पर कायम हों, और लोहा उतारा
जिसमें बड़ा ज़ोर है और लोगों के लिए मनाफ़े है । यह इसलिए किया
गया है कि अल्लाह को मालूम हो जाए कि कौन उसको देखे बगैर
उसकी और उसके रसूलों की मदद करता है । यकीनन अल्लाह बड़ी
कुव्वतवाला और ज़बरदस्त है ।